

आर्थिक अध्यादेश २०७८ ले गरेको छुट सुविधाहरू

- अन्तःशुल्क ऐन २०१५, आयकर ऐन, २०३१ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले प्रतिस्थापन गरेका होटल कर, मनोरञ्जन कर, ठेक्का कर र बिक्रीकर ऐन बमोजिमको बक्यौता रकममध्ये अन्तःशुल्क वा कर रकमको पचहत्तर प्रतिशत रकम २०७८ साल पुस मसान्तभित्र बुझाएमा जरिवाना, शुल्क, ब्याज र बाँकी अन्तःशुल्क वा कर मिन्हा हुने।
- मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा आयकर ऐन बमोजिम २०७६ असार मसान्तसम्म कर निर्धारण भई बक्यौता रहेको कर वा अन्तःशुल्क रकम र निवेदन दिएको मितिसम्मको ब्याज २०७८ पुस मसान्तभित्र बुझाएमा शुल्क, थप दस्तुर र जरिवाना मिन्हा हुने।
- ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीको कारोबार गर्ने व्यक्तिले विगतमा ट्रेकिङ्ग तथा टुर प्याकेजमा मूल्य अभिवृद्धि कर लाग्ने कारोबारलाई कर छुटको बिक्री अन्तर्गत देखाई मूल्य अभिवृद्धि कर संकलन र दाखिल नगरेकोमा २०७८ जेठ १४ गतेसम्मको कारोबारको स्वयं घोषणा गरी त्यस्तो कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर वा त्यस्तो कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको कर रकम वा त्यस्तो कारोबारमा भएको कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा पुनरावेदन मा गई मुद्दा विचाराधीन रहेको व्यक्तिले त्यस्तो मुद्दा फिर्ता लिई निर्धारित कर रकम २०७८ पुस मसान्तभित्र दाखिल गरेमा थप दस्तुर, ब्याज र जरिवाना मिन्हा हुने।
- पुर्वानुमानित आय विवरण (डे१) बुझाउने करदाताहरूले आर्थिक वर्ष २०७७/७८ मा लाग्ने करका दरहरूमा नब्बे प्रतिशत छुट हुने भएकाले, महानगरपालिका भए रु. ७५०, नगरपालिकामा भए रु. ४०० र गाउँपालिकामा भए रु. २५० मात्र दाखिला गर्दा हुने।
- कारोबारको आधारमा कर बुझाउने करदातालाई आय वर्ष २०७७/७८ मा लाग्ने करमा पचहत्तर प्रतिशत छुट हुने। (डे२)
- एक करोड रुपैयाँसम्मको व्यावसायिक कारोबार भएका व्यक्तिलाई लाग्ने करमा पचास प्रतिशतले छुट हुने।
- होटल, ट्राभल, ट्रेकिङ्ग, चलचित्र व्यवसाय (निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चार गृह (मिडिया हाउस), यातायात वा हवाई सेवाको एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यक्तिको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्ने र आय वर्ष २०७६/७७ र २०७७/७८ मा नोक्सानी भएको रहेछ भने नोक्सानी कट्टी गर्न पाउने अवधि दश वर्ष कायम भएको ।
- कुनै फर्म कम्पनी, साझेदारी तथा संगठित संस्थाको रूपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशतले छुट हुने ।
- अन्तःशुल्कको इजाजतपत्र लिई तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाले २०७८ साउन मसान्तभित्र नवीकरण दस्तुर मात्र बुझाई नवीकरण गरेमा लाग्ने जरिवाना मिन्हा हुने ।
- सम्बत् २०७७ चैत्र र २०७८ वैशाख महिनाको मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको विवरण र कर रकम दाखिला गर्ने म्याद २०७८ असार २५ गतेसम्म थप भएको ।
- आर्थिक वर्ष २०७७/०७८ को तेस्रो किस्ता बापतको अनुमानित करको शत प्रतिशत रकममध्ये तिर्नबाकी कर रकम यही २०७८ आषाढ मसान्तभित्र बुझाई ब्याज तथा शुल्कबाट बच्नुहुन हार्दिक अनुरोध छ ।

आन्तरिक राजस्व कार्यालय पोखरा